

गैर आवासीय नेपाली संघ

अन्तर्राष्ट्रिय समन्वय परिषद्ले राष्ट्रिय समन्वय परिषद्लाई मान्यता दिने सम्बन्धी नियमावली, २०१९

प्रस्तावना: गैरआवासीय नेपाली संघको संशोधित विधान २०१७ को दफा २३ मा प्रावधान भए अनुसार राष्ट्रिय समन्वय परिषद्हरूले आ-आफ्नो मुलुकमा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले लागू गरेको राष्ट्रिय महाधिवेशन सञ्चालन सम्बन्धि नियमावली, २०१९ अनुसार राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु पर्नेछ । राष्ट्रिय समन्वय परिषद्लाई मान्यता दिनका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गैरआवासीय नेपाली संघको विधान २००३ (२०१७ संशोधन सहित) को दफा १७.६ को दिएको अधिकार प्रयोग गरी यो नियमावली बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

यस नियमावलीको नाम "गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले राष्ट्रिय समन्वय परिषद्लाई मान्यता दिने सम्बन्धी नियमावली, २०१९" रहने छ । यस नियमावली अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तोकेको दिन देखि लागू हुनेछ ।

२. परिभाषा:

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा:

(क) संघ भन्नाले गैरआवासीय नेपाली संघलाई जनाउनेछ ।

(ख) विधान भन्नाले गैर आवासीय नेपाली संघको विधान २००३ (२०१७ संशोधन सहित) लाई जनाउनेछ ।

(३) राष्ट्रिय समन्वय परिषद्हरूलाई मान्यता दिने प्रक्रिया:

अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तल उल्लेख गरिएको प्रावधान अनुसार राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका राष्ट्रिय समन्वय परिषद्हरूलाई अनुमोदन गरी मान्यता दिनेछ:

- ३.१ राष्ट्रिय महाधिवेशनमा सम्पन्न गरिने निर्वाचनमा सम्बन्धित क्षेत्रका क्षेत्रीय संयोजक वा क्षेत्रीय उपसंयोजक वा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तोकेको पदाधिकारी वा सदस्यले अनुगमन गर्नु पर्नेछ ।
- ३.२ अनुगमनकर्ताले अनिवार्य रूपमा राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धि नियमावलीमा प्रावधान गरिएको फारममा भएका विवरणहरू भर्नु पर्ने छ । सो भरेको फारम सही गरेर प्रमाणित गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पठाउनु पर्नेछ ।
- ३.३ गैरआवासीय नेपाली संघको विधानसंग नबाझिने गरी राष्ट्रिय समन्वय परिषद्हरूले राष्ट्रिय समन्वय परिषद्को नमूना विधान अनुसार निर्वाचन सम्पन्न गर्नु पर्नेछ ।
- ३.४ गैरआवासीय नेपाली संघको विधान २०१७ को उपदफा ५.१ अनुसार सदस्यता लिएका सदस्यहरूले मतदानमा भागलिएको हुनु पर्नेछ ।
- ३.५ पंजिकृत सदस्यहरूले हरेक दुई वर्षमा सदस्यता नविकरण गरेको हुनुपर्नेका साथै पंजिकृत सदस्यता शुल्क र निर्वाचित भएका आइसिसि सदस्यहरूले आइसिसिले तोकेको सदस्यता शुल्क बुझाएको हुनु पर्नेछ ।
- ३.६ नयाँ कार्यकालको कार्यसमितिको विवरण र आइसिसि सदस्यहरूको नामावली क्षेत्रीय संयोजक मार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई पठाएको हुनु पर्नेछ ।

- ३.७ राष्ट्रिय समन्वय परिषद्हरूले आफ्नो निर्वाचन सम्बन्धी आचार संहिता निर्वाचन हुनु भन्दा पहिले अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट अनुमोदन गराए पछि लागु गर्नु पर्नेछ ।
- ३.८ उपनियम ३.१ देखि ३.७ सम्मको प्रक्रिया अनुसार राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका राष्ट्रिय समन्वय परिषद्हरूलाई मात्र अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अनुमोदन गरी मान्यता प्रदान गर्ने छ ।

४. यसै नियमावली बमोजिम हुने:

यस नियमावलीमा लेखिएका कुराहरूको हकमा यसै नियमावली बमोजिम हुनेछ ।

॥समाप्त॥